



हिमालयन एमर्जेड इन्स्योरेन्स लिमिटेड

(साविक हिमालयन जवरल ईन्स्योरेन्स कं. लि. र एमर्जेड इन्स्योरेन्स कं. लि. एक आपसमा गभिमर्द बनेको बीमा कम्पनी)

केन्द्रीय कार्यालय:
बडा नं. १०, थापागाँउ, काठमाण्डौ, पो.ब.नं. १४८
फोन नं. ०१-४२४४०९०/४२४४०९६
फ्याक्स नं. ०१-४२४४०९९

परिशिष्ट १ (निर्देशन १ सँग सम्बन्धित) निर्भिनवन बिमा गर्ने बीमकको त्रैमासिक वित्तीय विवरण

आ. ब. २०७९/८० को दोश्रो त्रैमासिकको लेखापरीक्षण हुन बाँकी वित्तीय परिणाम

बासलात		(रकम रु. हजारमा)		
क्र.सं.	विवरण	लेखापरीक्षण नभएको	लेखापरीक्षण नभएको	लेखापरीक्षण नभएको
		यस त्रैमासिकको अन्त्यमा	अघिल्लो त्रैमासिकको अन्त्यमा	अघिल्लो आ.ब. को सम्बन्धित त्रैमासिकको अन्त्यमा
१.	श्रोत (१.१ देखि १.५ सम्म)	४,१०३,६४२	३,६८८,४१४	४,०१८,२६३
१.१	चुका र्पुँजी	२,२३९,९३७	२,२३९,९३७	२,२८३,९४१
१.२	जोगडा तथा कोष	६६२,००३	४९४,०१३	६६४,४१३
१.३	बीमा कोष	१,१२०,७४६	१,१०७,७४६	१,०९९,८००
१.४	महा विपत्ती कोष	४१,०००	४६,७०८	१९,००९
१.५	तिन बाँकी दोषकालिन ऋण तथा सापटी	—	—	—
२.	उपबन्धन (२.१ देखि २.३ सम्म)	४,१०३,६४२	३,६८८,४१४	४,०१८,२६३
२.१	स्थिर सम्पत्ति (न्युट)	३०१,४६९	२८६,३१०	२८६,८१७
२.२	दोषकालिन लगानी तथा कर्जा	८४९,६६२	७४७,६६२	८६१,६७४
२.३	लुट चालु सम्पत्ति (३-४)	२,९४२,०६१	२,९४४,४४२	३,०९१,७७२
२.४	अपेक्षित नयाँ समाविजन हुन बाँकी विविध स्वचं	—	—	—
२.५	नयाँ नोकसान हितावबाट सारिको नोकसान	—	—	—
३.	बालु कर्मचारी कर्जा तथा षेकीहरू (३.१ देखि ३.३ सम्म)	५,२६८,४०८	४,४०३,३४७	४,४४६,३०७
३.१	सापटी तथा षेकी मोजुदा	३०६,२४४	४९०,३३४	३७३,१४६
३.२	अपेक्षित लगानी तथा कर्जा	३,१२५,८६४	२,८४२,६१७	३,०८०,४४०
३.३	अन्य सम्पत्ति	१,८३६,२८०	१,४७०,३९९	१,३४२,४११
४.	बालु हासिल तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	३,३३६,३४७	१,४५८,४३५	१,६४६,४३४
४.१	बालु टाँपण	४४४,९९३	६३०,७२६	४४२,०२२
४.२	असमान जालिम बालु व्यवस्था	६६४,४३५	४२४,४१६	४१३,४२०
४.३	भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	४७९,४११	४२१,२७०	१९३,००३
४.४	अन्य व्यवस्था	४८७,३६८	२८१,३९३	४३७,९६०

नाफा-नोकसान हिसाब

क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यमा	अघिल्लो त्रैमासिकको अन्त्यमा	अघिल्लो आ.ब. को
१.	आम्दानी (१.१ देखि १.४ सम्म)	२००,१२०	७२,८१५	२०१,३३४
१.१	आय व्यय हितावबाट सारिको	४९१,४२०	१२,८०४	६७,३३३
१.२	लगानी कर्जा तथा अन्यबाट आय	१३६,४४९	४९,९४६	१२४,६२४
१.३	व्यवस्था फिर्ता	१६,८४६	—	६,६४३
१.४	अन्य आम्दानी	२,१९४	६४	१,७२२
२.	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.७ सम्म)	८७,४२२	३४,६३३	८४,७८८
२.१	व्यवस्थापन स्वचं	२१,३९७	१२,६८५	२१,१८२
२.२	अपेक्षित स्वचं	—	—	—
२.३	अन्य स्वचं	—	—	—
२.४	नोकसानको लागि व्यवस्था	—	—	२,०००
२.५	कर्मचारीको आवास व्यवस्था	—	—	—
२.६	कर्मचारी खानस व्यवस्था	१७,८७२	६,०१३	१७,८१४
२.७	आयकर	४८,२४४	१६,२३४	४८,१०१
३.	बुट्टा माफा/नोक्सान (१+२)	११२,७४८	३७,८८२	११२,३३४

एकिकृत आय व्यय हिसाब

क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यमा	अघिल्लो त्रैमासिकको अन्त्यमा	अघिल्लो आ.ब. को
१.	आय (१.१ देखि १.६ सम्म)	१,६४६,१४४	१,२२२,४३७	१,२२८,११७
१.१	बीमाशुल्क (न्युट)	४९१,४२०	२२२,४२७	४४३,४२०
१.२	पुनर्विमा कभरेज आय	१७४,४३७	७४,४२२	१४७,४११
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	३९,६७०	१९,९८२	३६,२२८
१.४	अन्य प्रत्यक्ष आय	—	—	२,२४०
१.५	वर्षको शुल्कको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	४४७,०१२	४९४,९०२	२१४,६११
१.६	वर्षको शुल्कको असमान जालिम वापत व्यवस्था	४४१,०२२	४४१,०३८	३६२,६६४
२.	व्यय (२.१ देखि २.८ सम्म)	१,६४६,६०४	१,२४०,१३३	१,१६०,७८३
२.१	दावी भुक्तानी (न्युट)	१८६,६४८	६४,८४४	२४६,०११
२.२	अभिकर्ता कभरेज	२०,४४४	१२,३००	२४,१०८
२.३	पुनर्विमा कभरेज स्वचं	—	—	२,७६४
२.४	सेवा शुल्क (न्युट)	४,९२०	२,२२६	४,४३४
२.५	अन्य प्रत्यक्ष स्वचं	—	—	९,४४४
२.६	व्यवस्थापन स्वचं	१९२,४७४	११४,१६८	१७४,९९७
२.७	त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	४७९,४११	४२१,२७०	१९३,००३
२.८	त्रैमासिकको अन्त्यको असमान जालिम वापत व्यवस्था	६६४,४३५	४२४,४१६	४१३,४२०
३.	माफा/नोक्सान हिसाबमा सारिको (१-२)	४४,५४०	१२,८०४	६०,३३३

अन्य

क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यमा	अघिल्लो त्रैमासिकको अन्त्यमा	अघिल्लो आ.ब. को
१.	बीमाशुल्क आर्जन (कुल) रकम (रु. हजारमा)	१,४०८,१४४	७३२,४२०	१,४६३,३३३
२.	जारी बीमालेखको संख्या	१००,२६८	७३,७२१	९७,४६१
३.	नवीकरण गरिएको बीमालेखको संख्या	१४,४९९	७,४३२	२०,९०९
४.	कुल दावी भुक्तानी रकम (रु. हजारमा)	४६४,६२६	१४४,७३८	४४३,४२७
५.	कुल दावी भुक्तानी संख्या	३,८८९	१,६६६	४,६२७
६.	भुक्तानी हुन बाँकी कुल दावी (रु. हजारमा) (कोईमाइ समेत)	२,१७६,४७९	२,००६,२३६	२,०११,६७४
७.	भुक्तानी हुन बाँकी दावी संख्या (२०३८ कोमाइ दावी संख्या समेत)	१३,१२६	१२,८७६	८,९४४

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ नियम २६ को उपनियम १ सँग सम्बन्धित

आ.ब. २०७९/८० को दोश्रो त्रैमासिक (२०७९ पौष मसान्तको) प्रतिवेदन

- वित्तीय विवरण**
 - यस कम्पनीको दोश्रो त्रैमासिक अवधिको वासलात, नाफा-नोकसान हिसाब तथा आय व्यय हिसाब (लेखापरीक्षण हुन बाँकी) विवरण यसै दस्तावेजमा प्रकाशन गरिएको छ ।
 - प्रमुख वित्तीय अनुपातहरू:
प्रति शेयर आम्दानी : रु. १०.०४ (वार्षिक) पि.ई. अनुपात : ४४.९३
प्रति शेयर नेटवर्क : रु. १८३.२१ प्रति शेयर कुल सम्पत्तिको मूल्य : रु. २८७.०६ तरलता अनुपात:
- व्यवस्थापकीय विवेचन**
 - लगानीबाट हुने आय तथा प्रिमियम आम्दानी मनोपेदनक रहेको छ ।
 - कम्पनीले शाहकहरूलाई स्तरिय बीमा सेवा प्रदान गर्दै आइरहेको कारण शाहकहरू सन्तुष्ट भई कम्पनीको शान्त बृद्धि भइरहेको छ । सोहि अनुष बजार विस्तार गरि व्यवसाय विविधिकरण गर्दै जाने रणनीति कम्पनीले लिएको छ ।
 - समिक्षा अवधिमा भएको व्यवसाय तथा लगानीबाट हुने आयलाई दृष्टिगत गर्दा कम्पनीले भविष्यमा राम्रो प्रतिकूल दिन सक्ने अपेक्षा गरेको छ ।
- कानूनी कारवाही सम्बन्धी विवरण**
 - कम्पनीको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए, यस सम्बन्धी हालसम्म कुनै जानकारी नभएको ।
 - कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए, यस सम्बन्धी हालसम्म कुनै जानकारी नभएको ।
- कम्पनीको शेयर कारोबार सम्बन्धी विवरण**
 - धितोपत्र बजारमा भएको कम्पनीको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : यस कम्पनीको शेयर मूल्य धितोपत्र बजारको नीति नियम धर्मागत खुल्ला बजारले निर्धारण गर्ने गरेको र सोहि अनुसार कारोवार हुने गरेको छ । यस अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य र कारोवार भएको शेयर संख्या :
अधिकतम मूल्य : रु.४०८१० न्युनतम मूल्य : रु. ३७७१- कारोवार भएको शेयर संख्या : १८,२०,०१६ किता
अन्तिम मूल्य : रु.४४८१- कारोवार भएको दिन : ४२ दिन कारोवार संख्या : ७,७०३
संस्थापक शेयर कारोवार:
अधिकतम मूल्य : रु.३६०१- न्युनतम मूल्य : रु. २३३१- कारोवार भएको शेयर संख्या : १३४,७७७ किता
अन्तिम मूल्य : रु.३०४१० कारोवार भएको दिन : ४० दिन कारोवार संख्या : ३७४
- समस्या तथा चुनौति :**
 - आन्तरिक समस्या र चुनौती**
 - बीमा बजारमा बढ्दो प्रतिस्पर्धाले चुनौती ।
 - बढ्दो मुद्दा भिन्निको कारण संचालन सचंचा बृद्धि ।
 - बीमा सम्बन्धी जनचेतनाको कमी ।
 - बाह्य समस्या र चुनौती**
 - अस्थिर आर्थिक तथा राजनीतिक वातावरणले व्यवसायमा पर्ने प्रभाव ।
 - महाभूकम्प, खादी पहिरो तथा दैवि प्रकोपले पर्ने सक्ने महाविपत्तीको प्रभाव ।
 - विविधव्यापी रूपमा देखिएको महामारीको कारणले व्यवसायमा पर्ने प्रभाव ।
- रणनीति:**

जनशक्तलाई प्रभावकारी गर्नको लागि मीजुदा कर्मचारीहरूलाई निरन्तर रूपमा तालिम प्रदान गर्ने तथा उचित प्रोत्साहन प्रदान गर्ने नीति कम्पनीले अवलम्बन गर्नेछ । शाहक सन्तुष्टिलाई केन्द्र बिन्दु मानेर सेवा प्रदान गर्न कम्पनी सदैव प्रयत्नसिल छ ।
- संस्थागत सुशासन :**

संस्थागत सुशासन कायम राख्न कम्पनी सदैव प्रतियवद्ध रहेको छ । साथै संस्थागत सुशासन कायम राख्न कम्पनीले देशगत संस्थागत सुशासन अवलम्बन गरेको छ ।

 - संस्थापक समिति, बीमा ऐन, बीमा नियमावली तथा विद्यमान कानून र अन्य नियमनकारीको नियम तथा निर्देशनको पूर्ण पालना गरि संस्थागत सुशासनलाई निरन्तर पालनाको लागि संचालक समितिले तथा व्यवस्थापन कटिबद्ध छ ।
 - आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित छ साथै आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्था जारी छ ।
- सत्य तथ्यमा सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:**

आजको निर्मित समय यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको गुद्दता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्य पूर्ण छन् र लगानीकर्ताहरूलाई उपयुक्त निर्णय लिने आवश्यक कुनै विवरण सूचना तथा जानकारी मुकाबलको छैन ।

(साविक हिमालयन जवरल ईन्स्योरेन्स कं. लि. र एमर्जेड इन्स्योरेन्स कं. लि. एक आपसमा गभिमर्द बनेको बीमा कम्पनी)